

يُرِيدُ اللَّهُ لِيُبَيِّنَ لَكُمْ وَيَهْدِيَكُمْ سُنْنَ الَّذِينَ مِنْ
قَبْلِكُمْ وَ يَتُوبَ عَلَيْكُمْ وَ اللَّهُ عَلِيمٌ حَكِيمٌ (26) وَ
اللَّهُ يُرِيدُ أَنْ يَتُوبَ عَلَيْكُمْ وَ يُرِيدَ الَّذِينَ يَتَّبِعُونَ
الشَّهَوَاتِ أَنْ تَمِيلُوا مَيْلًا عَظِيمًا (27) يُرِيدُ اللَّهُ أَنْ
يُخَفِّفَ عَنْكُمْ وَ خُلِقَ الْإِنْسَانُ ضَعِيفًا (28) يَا أَيُّهَا
الَّذِينَ آمَنُوا لَا تَأْكُلُوا أَمْوَالَكُمْ بَيْنَكُمْ بِالْبَاطِلِ إِلَّا أَنْ
تَكُونَ تِجَارَةً عَنْ تَرَاضٍ مِنْكُمْ وَ لَا تَقْتُلُوا أَنْفُسَكُمْ
إِنَّ اللَّهَ كَانَ بِكُمْ رَحِيمًا (29) وَ مَنْ يَفْعَلْ ذَلِكَ
عُدْوَانًا وَ ظُلْمًا فَسَوْفَ نُصْلِيهِ نَارًا وَ كَانَ ذَلِكَ
عَلَى اللَّهِ يَسِيرًا (30) إِنْ تَجْتَنِبُوا كَبَائِرَ مَا تُنْهَوْنَ
عَنْهُ نَكْفُرْ عَنْكُمْ سَيِّئَاتِكُمْ وَ نُدْخِلْكُمْ مُدْخَلًا
كَرِيمًا (31) وَ لَا تَتَمَنَّوْا مَا فَضَّلَ اللَّهُ بِهِ بَعْضَكُمْ

عَلَىٰ بَعْضِ لِلرِّجَالِ نَصِيبٍ مِّمَّا اكْتَسَبُوا وَلِلنِّسَاءِ

نَصِيبٍ مِّمَّا اكْتَسَبْنَ وَاسْأَلُوا اللَّهَ مِنْ فَضْلِهِ إِنَّ اللَّهَ

كَانَ بِكُلِّ شَيْءٍ عَلِيمًا (32) وَ لِكُلِّ جَعَلْنَا مَوَالِي

مِمَّا تَرَكَ الْوَالِدَانِ وَالْأَقْرَبُونَ وَ الَّذِينَ عَقَدَتْ

أَيْمَانُكُمْ فَاتُّوهُمْ نَصِيبُهُمْ إِنَّ اللَّهَ كَانَ عَلَىٰ كُلِّ

شَيْءٍ شَهِيدًا (33)

Allah doth wish to make clear to you and to show you the ordinances of those before you; and (He doth wish to) turn to you (in mercy): and Allah is all- knowing, all-wise. Allah doth wish to turn to you, but the wish of those who follow their lusts is that ye should turn away (from Him),— far, far away. Allah doth wish to lighten your (burdens): for man was created weak (in resolution). O ye who believe! Eat not up your property among yourselves in vanities: but let there be amongst you traffic and trade by mutual good-will: nor kill (or destroy) yourselves: for verily Allah hath been to you most merciful! If any do that in rancour and injustice,— soon shall We cast them into the fire: and easy it is for Allah. If ye (but) eschew the most heinous of the things which ye are forbidden to do, We shall remit your evil deeds, and admit you to a gate of great honour. And in no wise covet those things in which Allah Hath bestowed His gifts more

freely on some of you than on others: to men is allotted what they earn, and to women what they earn: But ask Allah of His bounty. For Allah hath full knowledge of all things. To (benefit) every one, We have appointed sharers and heirs to property left by parents and relatives. To those, also, to whom your right hand was pledged, give their due portion. For truly Allah is witness to all things.

اللہ چاہتا ہے کہ تم پر ان طریقوں کو واضح کر دے اور انہی طریقوں پر تمہیں

چلائے جن کی پیروی تم سے پہلے گزرے ہوئے صلحا کرتے تھے۔ وہ اپنی

رحمت کے ساتھ تمہاری طرف متوجہ ہونے کا ارادہ رکھتا ہے، اور وہ علیم بھی

ہے اور دانا بھی۔ ہاں اللہ تو تم پر رحمت کے ساتھ توجہ کرنا چاہتا ہے، مگر جو

لوگ خود اپنی خواہشات نفس کی پیروی کر رہے ہیں وہ چاہتے ہیں کہ تم راہ

راست سے ہٹ کر دور نکل جاؤ۔ اللہ تم پر سے پابندیوں کو ہلکا کرنا چاہتا ہے

کیونکہ انسان کمزور پیدا کیا گیا ہے۔ اے لوگو جو ایمان لائے ہو، آپس میں

ایک دوسرے کے مال باطل طریقوں سے نہ کھاؤ، لیس دین ہونا چاہیے آپس

کی رضامندی سے۔ اور اپنے آپ کو قتل نہ کرو۔ یقین مانو کہ اللہ تمہارے

اوپر مہربان ہے۔ جو شخص ظلم و زیادتی کے ساتھ ایسا کرے گا اس کو ہم ضرور

~~~~~

آگ میں جھونکے گے اور یہ اللہ کے لئے کوئی مشکل کام نہیں ہے۔ اگر تم ان بڑے بڑے گناہوں سے پرہیز کرتے رہو جن سے تمہیں منع کیا جا رہا ہے تو تمہاری چھوٹی موٹی برائیوں کو ہم تمہارے حساب سے ساقط کر دیں گے اور تم کو عزت کی جگہ داخل کریں گے۔ اور جو کچھ اللہ نے تم میں سے کسی کو دوسروں کے مقابلے میں زیادہ دیا ہے اس کی تمنا نہ کرو۔ جو کچھ مردوں نے کمایا ہے اس کے مطابق ان کا حصہ اور جو کچھ عورتوں نے کمایا ہے اس کے مطابق ان کا حصہ۔ ہاں، اللہ سے اس کے فضل کی دعا مانگتے رہو، یقیناً اللہ ہر چیز کا علم رکھتا ہے۔ اور ہم نے ہر اس ترکے کے حق دار مقرر کر دیے ہیں جو والدین اور قریبی رشتہ دار چھوڑیں۔ اب رہے وہ لوگ جن سے تمہارے عہد و پیمان ہوں تو ان کا حصہ انھیں دو، یقیناً اللہ ہر چیز پر نگران ہے۔

اللہ چاہتا ہے کہ تم پر ان طریقوں کو واضح کرے اور انہیں طریقوں پر تمہیں چلائے جن کی پیروی تم سے پہلے گزرے ہوئے سولہ کرتے تھے | وہ اپنی رحمت کے ساتھ تمہاری طرف متوجہ ہونے کا ارادہ رکھتا ہے، اور وہ اعلیٰ بھی ہے اور دانہ بھی | ہاں، اللہ تو تم پر رحمت کے ساتھ متوجہ کرنا چاہتا ہے مگر جو لوگ خود اپنی خواہشات-نفس کی پیروی کر رہے ہیں وہ چاہتے ہیں کہ

~~~~~

~~~~~

तुम राहे-रास्त से हटकर दूर निकल जाओ | अल्लाह से पाबन्दियों को हलका करना चाहता है क्योंकि इनसान कमज़ोर पैदा किया गया है | ऐ लोगो जो ईमान लाए हो, आपस में एक-दूसरे के माल बातिल तरीकों से न खाओ, लेन-देन होना चाहिए आपस की रजामन्दी से | और अपने आपको क़त्ल न करो | यकीन मानो कि अल्लाह तुम्हारे ऊपर मेहरबान है | जो शख्स जुल्म व ज़्यादती के साथ ऐसा करेगा उसको हम ज़रूर आग में झोकेगें, और यह अल्लाह के लिए कोई मुश्किल काम नहीं है | अगर तुम उन बड़े-बड़े गुनाहों से परहेज़ करते रहो जिनसे तुम्हें मना किया जा रहा है तो तुम्हारी छोटी-मोटी बुराइयों को हम तुम्हारे हिसाब से साकित कर देंगे और तुमको इज़ज़त की ज़गह दाखिल करेंगे | और जो कुछ अल्लाह ने तुममें से किसी को दूसरों के मुकाबले में ज़्यादा दिया है उसकी तमन्ना न करो | जो कुछ मर्दों ने कमाया है उसके मुताबिक़ उनका हिस्सा है और जो कुछ औरतों ने कमाया है उसके मुताबिक़ उनका हिस्सा | हाँ, अल्लाह से उसके फज़ल की दुआ माँगते रहो, यकीनन अल्लाह हर चीज़ का इल्म रखता है | और हमने हर उस तरीके के हक़दार मुक़र्रर कर दिए हैं जो वालिदैन् और करीबी रिश्तेदार छोड़ें | अब रहे वे लोग जिनसे तुम्हारे अहदो-पैमान हों तो उनका हिस्सा उन्हें दो, यकीनन अल्लाह हर चीज़ पर निगराँ है |